



## Assurance of Support

केही भिसा आवेदकहरू Assurance of Support प्राप्त गरिसकेपछि मात्र अष्ट्रेलिया बस्ने भिसा प्राप्त गर्न सक्छन् ।

### Assurance of Support भनेको के हो ?

**Assurance of Support** भनेको अष्ट्रेलिया निवासी वा अष्ट्रेलियाली संगठन (the assurer) र हामी बीच भएको कानूनी सम्झौता हो ।

AoS दिने व्यक्ति वा संगठनले AoS अन्तर्गत रहेको भिसाको लागि आवेदन दिने व्यक्ति (the assuree) लाई वित्तीय सहयोग गर्न राजी हुन्छ । यसो गर्नाले भिसा आवेदकले Centrelink भुक्तानीहरूमा निर्भर हुनु पर्ने छैन ।

भिसाको प्रकारको आधारमा AoS 1, 2, 4 वा 10 वर्षको लागि उपलब्ध हुन सक्छ ।

भिसा आवेदक अष्ट्रेलियामा छ भने AoS नयाँ भिसा दिइएको मितिबाट शुरु हुनेछ । भिसा आवेदक अष्ट्रेलियामा छैन भने AoS निज अष्ट्रेलियामा आइपुगेको मितिबाट सुरु हुनेछ ।

### Assurance of Support कसलाई चाहिन्छ ?

कसैले भिसाको लागि आवेदन दिइसकेपछि Department of Home Affairs ले निजसँग AoS हुनु पर्छ वा पर्दैन भन्ने बारेमा जानकारी दिनेछ ।

### AoS कसरी दिने ?

अनलाइन आवेदन गर्नुहोस् वा हाम्रो वेबसाइटमा रहेको फारम प्रयोग गर्नुहोस् । हामी तपाईंलाई फोन अन्तर्वार्ताको लागि सम्पर्क गर्नेछौं:

- AoS दिने तपाईंले के गर्नु पर्छ ?
- तपाईंसँग वित्तीय सहयोग प्रदान गर्ने क्षमता हुनु पर्छ र तपाईंले कानूनी र अन्य वित्तीय दायित्वहरू पूरा गर्न सक्नु पर्छ ।

तपाईंले AoS दिइसकेपछि तपाईं त्यसलाई रद्द गर्न पाउनु हुन्न ।

### बैंक ग्यारेन्टी के हो ?



AoS का केही सम्झौताहरूमा Commonwealth Bank of Australia ले जारी गरेको बैंक ग्यारेन्टी चाहिन्छ । यसको अर्थ, तपाईंले AoS दौरान आफ्नो बैंकमा पैसा जम्मा गर्नु पर्छ । हामीले भिसा आवेदकलाई AoS को अवधिभर कुनै भुक्तानी दिएमा उक्त बैंक ग्यारेन्टीको प्रयोग गरेर हामी सो रकम फिर्ता प्राप्त गर्नेछौं ।

बैंक ग्यारेन्टी रकम निम्न कुरामा निर्भर हुनेछ:

- तपाईं व्यक्ति वा एक संगठन केको रूपमा आवेदन गर्दै हुनुहुन्छ
- तपाईंले जिम्मा लिन चाहेको व्यक्तिको संख्या, र
- उनीहरूले आवेदन दिएको भिसाको प्रकार ।

## हामीलाई भुक्तानी फिर्ता दिने तरिका

हामी AoS अवधिमा आप्रवासीलाई वित्तीय सहायता दिन सक्छौं । AoS प्रदान गर्ने व्यक्ति वा संस्था सहयोग गर्न नसक्दा यस्तो अवस्था आउन सक्छ । वा आप्रवासीले सहयोग लिन उचित नहुने अवस्थामा पनि यो अवस्था आउन सक्छ । भुक्तानी दिनअगाडि हामी सामान्यतया तपाईंहरू दुबैजानासँग छलफल गर्नेछौं ।

AoS व्यक्ति वा संगठनले हामीले भिसा आवेदकलाई दिएका केही भुक्तानीहरू हामीलाई फिर्ता दिनु पर्छ । उनीहरूले हामीले भिसा आवेदकका छोराछोरीलाई दिएका सहयोग रकम पनि फिर्ता गर्नु पर्ने हुन सक्छ ।

Assuree लाई दिइएको रकम assurer ले फिर्ता गर्नु पर्ने हुन्छ । यसले निम्न कुराहरू समावेश गर्छ:

- Austudy Payment
- Newstart Allowance
- Parenting Payment (Partnered)
- Parenting Payment (Single)
- Sickness Allowance
- Special Benefit
- Widow Allowance
- Youth Allowance

Rent Assistance र Crisis Payment जस्ता अतिरिक्त भुक्तानी पनि फिर्ता दिनु पर्ने हुन सक्छ ।

## अधिक जानकारीको लागि

- जाने [humanservices.gov.au/assurance](https://humanservices.gov.au/assurance) अंग्रेजी मा थप जानकारीको लागि

- आफ्नो भाषामा सूचना पढ्न, सुन्न र हेर्न [humanservices.gov.au/yourlanguage](https://humanservices.gov.au/yourlanguage) मा जानुहोस्
- Centrelink भुक्तानी तथा सेवाको बारेमा आफ्नो भाषामा हामीसँग गफ गर्न **131 202** मा टेलिफोन गर्नुहोस् ।
- Translating and Interpreting Service (TIS National) को टेलिफोन **131 450** मा टेलिफोन गरेर Medicare र Child Support भुक्तानी तथा सेवाहरूको बारेमा हामीसँग आफ्नो भाषामा बात मार्नुहोस्
- सेवा केन्द्रको भ्रमण गर्नुहोस्

**टिपोट:** अष्ट्रेलियाको तपाईंको घरको टेलिफोनबाट '13' मा टेलिफोन गर्न निश्चित शुल्क लाग्छ । यो दर स्थानीय टेलिफोनको दरभन्दा फरक हुनसक्छ र टेलिफोन सेवा प्रदायक पिच्छे फरक पर्न सक्छ । तपाईंको घरको फोनबाट '1800' मा गरिने टेलिफोनको शुल्क लाग्दैन । फोन तथा सार्वजनिक फोनबाट टेलिफोन गर्दा टेलिफोन गरेको समय अनुसार रकम बढी लाग्न सक्छ ।

## अस्वीकृति

यो प्रकाशनमा समावेश सूचना भुक्तानी तथा सेवाहरूको दिशा निर्देशको प्रयोजनको लागि मात्र हो । तपाईं कुनै भुक्तानीको लागि आवेदन दिन चाहनुहुन्छ वा हुन्न वा कुनै विशेष परिस्थिति सम्बन्धमा आवेदन दिन चाहनुहुन्छ वा हुन्न भन्ने कुराको निर्णय गर्ने उत्तरदायित्व तपाईंको हो ।